




नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ६४) काठमाडौं माघ २२ गते, २०७१ साल (अतिरिक्ताङ्क २९क)

भाग ५

नेपाल सरकार

अर्थ मन्त्रालयको सूचना

नेपाल सरकारले मिति २०७१।१०।२२ मा कर फछ्यौट आयोग ऐन, २०३३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी कर फछ्यौट आयोग, २०७१ गठन गरी उक्त आयोगको अध्यक्ष र सदस्य पदमा देहाय बमोजिमका व्यक्तिहरुलाई नियुक्त गरी सोही ऐनको दफा ५ बमोजिम कार्य विवरण समेत तोकेकोले सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छः-

- (क) श्री लुम्बिध्वज महत - अध्यक्ष
(ख) श्री उमेशप्रसाद ढकाल - सदस्य
(ग) श्री चुडामणि शर्मा (महानिर्देशक,
आन्तरिक राजस्व विभाग) - सदस्य

कार्य विवरण:

- (१) २०७१ साल आषाढ मसान्तसम्ममा आयकर ऐन, २०५८ तथा सो भन्दा अगाडि प्रचलनमा रहेका आयकर सम्बन्धी ऐनहरु, मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा सो भन्दा अगाडि प्रचलनमा रहेका सो ऐनले विस्थापन गरेका ऐनहरु, अन्तःशुल्क ऐन, २०५८ एवं मदिरा ऐन, २०३१ तथा सो भन्दा अगाडि प्रचलनमा रहेका अन्तःशुल्क एवं मदिरा सम्बन्धी ऐनहरु तथा भन्सार ऐन, २०६४ तथा सो भन्दा अगाडि प्रचलनमा रहेका भन्सार ऐन अनुसार आर्थिक वर्ष २०६९/७० सम्मको अवधिको कर निर्धारण तथा महसुल निर्धारण उपर करदाताले चित्त नवुझाई अदालत वा अन्य कुनै निकायमा विचाराधीन रहेका कर तथा महसुल निर्धारण सम्बन्धी विषय,
- (२) विभिन्न आर्थिक ऐन तथा अध्यादेशमा गरिएका व्यवस्था अनुसार संकलन गरिने शिक्षा सेवा शुल्क तथा स्वास्थ्य सेवा कर कार्यन्वयनको क्रममा कर प्रशासनबाट आर्थिक वर्ष २०६९/७० सम्मको अवधिको २०७१ साल आषाढ मसान्तसम्म निर्धारित शिक्षा सेवा शुल्क तथा

(२)

स्वास्थ्य सेवा कर सम्बन्धी दायित्व उपरं करदाताले चित्त नबुझाई अदालत वा अन्य कुनै निकायमा विचाराधीन रहेका विषय,

(३) करदाताले एउटा राजस्व शीर्षकमा दाखिला गर्नुपर्ने राजस्व रकम भूलले अर्को राजस्व शीर्षकमा दाखिला हुन गई कायम भएको बक्यौता सम्बन्धी विषय,

(४) आन्तरिक राजस्व विभाग तथा भन्सार विभागले प्रशासन गर्ने कर सम्बन्धी ऐन, नियम अनुसार संकलन गर्नुपर्ने कर तथा महसुल संकलन नभई आर्थिक वर्ष २०६९/७० सम्मको अवधिको राजस्व बक्यौता सम्बन्धी विषय ।

तर विगतमा आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूबाट नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रकरणमा कर परीक्षण तथा अनुसन्धानको लागि छनौट भई कर परीक्षण तथा अनुसन्धान गर्दा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी कर छली गरेको पुष्टी भई कर निर्धारण भएको विषय यस आयोगको कार्यक्षेत्र अन्तर्गत पर्ने छैन ।

कार्यावधि:

(क) आयोगको कार्यावधि २०७२ आषाढ मासान्तसम्म रहने छ ।

(ख) प्रकरण (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको अवधिभित्र आयोगलाई सुम्पिएको जिम्मेवारी

(३)

खण्ड ६४ अतिरिक्ताङ्क २९ क नेपाल राजपत्र भाग ५ मिति २०७१।१०।२२

पूरा हुन नसकी समय थप गर्न मनासिव देखेमा नेपाल सरकारले समयावधि थप गर्न सक्नेछ ।

(ग) तोकिएको अवधिभित्र आयोगले आफ्नो कार्य सम्पादन गरिसक्नु पर्नेछ ।

(घ) प्रकरण (ख) बमोजिम थप गरिएको अवस्थामा सो समयावधि समाप्त भए पश्चात् र समयावधि थप नभएको अवस्थामा प्रकरण (क) बमोजिमको अवधि समाप्त भएपछि आयोग स्वतः विघटन हुनेछ ।

आज्ञाले,

सुमनप्रसाद शर्मा

नेपाल सरकारको सचिव

मुद्रण विभाग, सिंहदरवार, काठमाडौंमा मुद्रित । मूल्य रु.

गो.हु. द. नं. १६।०६२।६३

(४)

1143

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।